



सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड
Samudayik Laghubitta Bittiya Sanstha Limited
Banepa-14, Sanga, Kavrepalanchowk

Head Office: Banepa-14, Kavre.
Phone No: 011-662251, 660452
E-mail: samudayikbank@gmail.com
Web.: www.samudayikbank.com.np

Unaudited Financial Results (Quarterly)

As at the end of Third Quarter (Chaitra 30, 2079) of the Fiscal Year 2079/080

Rs. In '000

S. No.	Particulars	This Quarter Ending (Chaitra 30, 2079)	Previous Quarter Ending	Corresponding Previous Year Quarter Ending
1	Total Capital & Liabilities (1.1 to 1.7)	1643773.35	1750833.90	1713109.99
1.1	Paid-up Capital	132000.00	132000.00	132000.00
1.2	Reserves and Surplus	50128.19	86995.74	94783.85
1.3	Debtenture and Bond			
1.4	Borrowings	559277.48	651100.63	725243.47
1.5	Deposits (a+b)	620744.29	613741.87	558323.47
	a. Domestic Currency	620744.29	613741.87	558323.47
	b. Foreign Currency			
1.6	Income Tax Liabilities	-	10240.92	12075.72
1.7	Other Liabilities	281623.38	256754.75	190683.50
2	Total Assets (2.1 to 2.7)	1643773.35	1750833.90	1713109.99
2.1	Cash & Bank Balance	107194.75	131319.84	44146.26
2.2	Money at call and short Notice	457.29	-	-
2.3	Investments	101000.00	22616.50	22616.50
2.4	Loans & Advances (a+b+c+d+e+f)	1351699.89	1513027.35	1569145.10
2.5	Fixed Assets	8404.06	8266.28	21637.19
2.6	Non Banking Assets	-	-	-
2.7	Other Assets	75017.36	75603.92	55564.94
3	Profit and Loss Account			
3.1	Interest income	157852.93	110272.67	150100.24
3.2	Interest Expense	98148.80	68048.50	61956.78
A	Net Interest Income (3.1-3.2)	59704.13	42224.18	88143.46
3.3	Fees Commission and Discount	620.50	338.15	864.63
3.4	Other Operating Income	12182.58	9674.19	23781.79
3.5	Foreign Exchange Gain/Loss (Net)			
B	Total Operating Income (A+3.3+3.4+3.5)	72507.21	52236.51	112789.88
3.6	Staff Expenses	59401.49	38081.37	48208.05
3.7	Other Operating Expenses	15841.02	10467.03	14542.79
C	Operating profit Before Provision (B-3.6-3.7)	-2735.30	3688.12	50039.04
3.8	Provision for Possible Loss	63398.83	33572.68	6576.41
D	Operating profit (C-3.8)	-66134.13	-29884.57	43462.63
3.9	Non Operating Income/Expenses (Net)	26,712.21	26,712.21	-
3.10	Write Back of Provision for Possible Loss	-	-	815.00
E	Profit From Regular Activities (D+3.9+3.10)	-39421.93	-3172.36	44277.63
3.11	Extraordinary Income/Expenses (Net)			
F	Profit Before Bonus and Taxes (E+3.11)	-39421.93	-3172.36	44277.63
3.12	Provision For Staff Bonus	0.00		4025.24
3.13	Provision For Tax	0.00		12075.72
G	Net Profit/Loss (F-3.12 -3.13)	-39421.93	-3172.36	28176.67
4	Ratios			
4.1	Capital Fund to RWA	11.35%	12.94%	12.35%
4.2	Non Performing Loan (NPL) to Total Loan	14.21%	9.04%	4.72%
4.3	Total Loan Loss Provision to total NPL	79.31%	104.60%	122.06%
4.4	Cost of Funds	10.88%	10.74%	8.27%
4.5	CD Ratio (Calculated as per NRB Directives)	217.75%	246.53%	281.05%

Note: If the statutory auditor and supervisory authority notify any remarks to change, the unaudited financial statements could be changed accordingly.

Interest Rate (Effective from March, 2023)

1. Deposits : 7.5% Per Annum	2. Loan & Advance : 15% Per Annum
------------------------------	-----------------------------------

**धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को अनुसूचि १४
(नियम २६ को उपनियम (१) संग सम्बन्धित)**

आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक प्रतिवेदन

१. वित्तीय विवरण

- (क) यस संस्थाको तेस्रो त्रैमासिक अवधिको बासलात तथा नाफा/नोक्सान सम्बन्धी विवरण यसै साथ प्रकाशित गरिएको छ ।
(ख) प्रमुख वित्तीय अनुपातहरु

प्रति शेयर आम्दानी	मूल्य/आम्दानी अनुपात (P/E ratio)	प्रति शेयर नेटवर्थ	प्रति शेयर कुल सम्पत्तिको मूल्य	तरलता अनुपात
-३९.८२	-२३.२५	१३७.९८	१,२५७.५६	३१.५७

२. व्यवस्थापकीय विश्लेषण :

(क) **त्रैमासिक अवधिमा संस्थाको मौज्दात, आम्दानी र तरलतामा कुनै परिवर्तन भएको भए सोको प्रमुख कारण सम्बन्धी विवरण:**
लघुवित्त कर्जा लगानीमा कमी हुन गएकोले संस्थाको लगानीमा ररिहेको कर्जा रकममा कमी भएकोले आम्दानीमा प्रभाव परेको । कर्जा लगानीमा कमी भएका कारण तरलता अनुपातमा बृद्धि भएकोले कोषमा व्ययभार बृद्धि भईरहेको छ साथै तरलता अनुपात त्रैमासको अन्तसम्ममा व्यवस्थापन गर्न सकिएको र बजारमा बैंक तथा वित्तीय संस्थाहरुको आधार दरमा बृद्धि भएका कारण बाह्य कर्जाको व्याजदरमा बृद्धि हुँदा कोषको लागत बढ्न गएको ।

(ख) **आगामी अवधिको व्यावसायिक योजना सम्बन्धमा व्यवस्थापनको विश्लेषणात्मक विवरण :** राष्ट्रिय स्तरको लघुवित्त संस्थामा परिणत हुन तथा पुँजी बृद्धिमा सक्षम हुन यस संस्थाले बनेपा स्थित केन्द्रीय कार्यालय रहेको विपीडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडसँग मर्जर सम्पन्नता गरेकोछ । साथै अन्य जिल्लाहरुमा पनि व्यवसाय प्रवर्द्धन गर्दै जाने र स्वीकृत जिल्ला अन्तर्गत संभावित क्षेत्रमा शाखा विस्तार गरी लघुवित्त कार्यक्रमको पहुँच नपुगेको स्थानहरुमा लघुवित्त सेवा विस्तार गर्ने, सदस्यको सीप क्षमताको मूल्यांकन गरी सुरक्षित कर्जा प्रवाह गरी व्यवसाय बृद्धि गर्ने कर्मचारी दक्षता बृद्धि गर्न कार्यगत सीप विकास गर्ने, भाखा नाघेको कर्जा असुलीमा विशेष प्राथमिकता दिई असुली गरी भाखा नाघेको कर्जाको दर कम गर्ने । वित्तीय संस्थामा रहेको जनशक्ति तथा यसको उचित व्यवस्थापन, तालिम र समयानुकूल व्यवसायिक योजना तथा रणनीति अपनाई संस्थाले प्रदान गर्ने सेवामा प्रभावकारी र विविधिकरण गर्दै खर्चमा मितव्ययिता अपनाईएको छ ।

(ग) **विगतको अनुभवबाट संगठित संस्थाको मौज्दात, नाफा वा नगद प्रवाहमा तात्त्विक असर पार्न सक्ने घटना, अवस्था आदि भएमा सो सम्बन्धी विश्लेषणात्मक विवरण :** यस संस्थाको नाममा रहेको पाँचखाल स्थित जग्गा बिक्रि भई हक हस्तान्तरणको कार्य समाप्त भैसकेको छ । जसका कारण संस्थाको मौज्दात, नाफा नोक्सान, नगद प्रवाहमा सामान्य प्रभाव परेको छ र नियमन निकायको निर्देशनको पालना गर्दै व्यावसायिक रणनीति अवलम्बन गरिएको छ । एकै कार्यक्षेत्रमा बहुसंख्यक लघुवित्त संस्थाहरुको उपस्थितिले सदस्यहरु बीच कर्जाको दोहोरोपनाको कारण तोकिएको सीमा भन्दा कर्जा लगानी रकम धेरै भई थप रकम लगानी गर्न असमर्थ हुँदा सदस्य पलायन हुने तथा कार्यक्रमको गुणस्तरमा हाँस आउने कारणहरुले संस्थालाई असर पर्ने जोखिम विद्यमान छ । एक संस्था एक ग्राहकलाई लगानी गर्ने खालको पछिल्लो नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार ग्राहकहरुलाई आफ्नो संस्था पत्ति तान्ने होडबाजी चलेको पाईएको हामीले महशुस गरेका छौ ।

३. कानुनी कारवाही सम्बन्धी विवरण

- (क) यस त्रैमासिक अवधिमा संगठित संस्थाले वा संस्थाको विरुद्ध कुनै मुद्दा दायर भएको भए : संस्थाको जानकारीमा आएको छैन ।
(ख) संगठित संस्थाको संस्थापक वा सञ्चालकले वा संस्थापक वा सञ्चालकको विरुद्ध प्रचलित नियमको अवज्ञा वा फौजदारी अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर गरेको वा भएको भए : संस्थाको जानकारीमा आएको छैन ।
(ग) कुनै संस्थापक वा सञ्चालक विरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर भएको वा नभएको : संस्थाको जानकारीमा आएको छैन ।

४. संगठित संस्थाको शेयर कारोवार सम्बन्धी विश्लेषण

- (क) धितोपत्र बजारमा भएको संगठित संस्थाको शेयरको कारोवार सम्बन्धमा व्यवस्थापनको धारणा : शेयरको मूल्य तथा कारोवार बजारले निर्धारण गर्ने हुँदा शेयरको मूल्य तथा कारोवार प्रति यस संस्थाको व्यवस्थापन तटस्थ छ तर प्रचलित कानुन अनुसार लगानीकर्ता तथा सम्बद्ध निकायहरुलाई उपलब्ध गराउनु पर्ने सूचना तथा जानकारी संस्थाले उपलब्ध गराएको छ ।
(ख) त्रैमासिक अवधिको शेयरको अधिकतम, न्यूनतम, अन्तिम मूल्य, कारोवार भएको कूल दिन तथा कारोवार संख्या : (नेपाल स्टक एक्सचेन्जको वेबसाईट www.nepalstock.com अनुसार)

शेयरको अधिकतम मूल्य	शेयरको न्यूनतम मूल्य	शेयरको अन्तिम मूल्य	कारोवार भएको कूल दिन	कारोवार भएको कूल संख्या
१,३४०.१	८३३.१	९२५.७	५६	२५,१२७

५. समस्या तथा चुनौती

क. आन्तरिक : केही कर्जा असुल हुन नसकी उत्पन्न हुन सक्ने जोखिमलाई कम गर्न दक्ष कर्मचारीहरुको तत्काल व्यवस्था क्रमशः गर्दै लगिएकोछ ।

ख. बाह्य : वित्तीय संस्थामा कार्यक्षेत्र, सदस्य र ऋणमा हुने दोहोरोपनाका कारण ऋणग्रस्तताको समस्या र चुनौती सामना गर्नुपर्ने अवस्था रहेको । हालै विभिन्न स्थानहरुमा लघुवित्त पिडित संघर्ष समितिको नाममा समूह कारोवारमा अवरोध तथा समूह सञ्चालन गर्नमा समस्या उत्पन्न भैरहेको अवस्थाका कारण लघुकर्जाहरु समेत डुवन्ते ऋणमा पर्नसक्ने अवस्था सृजना भएको । जसका कारण संस्थाले कर्जा जोखिम व्यवस्थामा धेरै मात्रामा व्यवस्था गर्नुपर्ने अवस्था सृजना भएको ।

ग. रणनीति : दक्ष जनशक्तिको विकास गर्न कर्मचारीलाई समय समयमा विभिन्न बैकिङ्ग तालिममा पठाउनुको साथै संस्था भित्र पनि त्यस्ता तालिमको व्यवस्था गरिएको छ । संस्थाले आफ्नो हरेक सेबालाई ग्राहकमुखी र गुणस्तरयी बनाउँदै लगी आन्तरिक नियन्त्रण प्रणाली तथा जोखिम व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउने रणनीति लिएको छ ।

६. संस्थागत सुशासन

यस वित्तीय संस्थाको संस्थागत सुशासन परिपालनका लागि सदैव प्रतिबद्ध रहेको छ । नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनहरुको साथै बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३, कम्पनी ऐन, २०६३, नेपाल राष्ट्र बैंक ऐन, २०५८, धितोपत्र ऐन, २०६३ तथा विद्यमान ऐन कानुन र अन्य नियमनकारी निकायहरुको निर्देशनको पालना गरी संस्थागत सुशासनको निरन्तर परिपालनाका लागि सञ्चालक समितिले प्रबन्धपत्र, नियमावली, विभिन्न विनियमावली, कार्यविधि, नीति तथा निर्देशनहरु तयार गरी लागु गरिएको छ । सञ्चालक समिति, लेखापरीक्षण समिति, कर्मचारी सेवा सुविधा समिति, जोखिम व्यवस्थापन समिति, सम्पति शुद्धिकरण अनुगमन समिति लगायतका समितिहरुको माध्यमबाट संस्थाभित्र संस्थागत सुशासन कायम गर्न तथा आन्तरिक नियन्त्रण प्रणालीलाई मजबुत बनाउन यस संस्था प्रतिबद्ध छ ।

७. **सत्य तथ्य सम्बन्धमा अध्यक्ष/कार्यकारी प्रमुखको उद्घोष :** आजको मिति सम्म यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरुको शुद्धता सम्बन्धमा म व्यक्तिगत रुपमा उत्तरदायित्व लिन्छु । साथै, म यो उद्घोष गर्दछु की मैले जाने बुझ्नेसम्म यस प्रतिवेदनमा उल्लेखित विवरणहरु सत्य, तथ्य र पूर्ण छन् र लगानीकर्तालाई सुसूचित निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरु लुकाईएको छैन ।